

**अङ्क 12****9/25/2020**

DeKalb County School District का परिवारलाई अभिवादन,

भर्चुअल सिकाइको यो समयमा र विद्यालयहरू अन्ततः पुनः सूचारू गर्ने योजनाको क्रममा, हामी एउटा कुरा प्राय सुनिरहेका हुन्छौं; “हामी यसमा सँगै छौं,” र मैले निरन्तर रूपमा यो कुरा DCSD मा साँचो भएको पाएको छु । हाम्रो प्रत्येक दिन र हरेक दिनको कार्य सफल बनाउनका निम्ति समुदायका साझेदारहरूसँग सहकार्य गर्ने कुरा महत्त्वपूर्ण हुन्छ । DCSD को नेतृत्व टोलीले समुदायको सञ्चार सुधार गर्ने उद्देश्यको साथमा सरोकारवालाहरूसँग सहभागी हुने र सरोकारवालाहरूको प्रतिक्रिया प्राप्त गर्ने कार्यलाई जारी राखेको छ ।

समुदाय र सरोकारवालाको सक्रिय साझेदारीको उत्कृष्ट उदाहरण भनेको Principals Advisory Council (PAC) हो । PAC आमाबाबु, विद्यालय कर्मचारीहरू, विद्यार्थीहरू र समुदायका सदस्यहरूले बनेको हुन्छ । उनीहरूको कडा परिश्रमले हामीलाई विद्यार्थी उपलब्धि र प्रदर्शन बढाउने निम्न लगायतका सहकार्यता तथा योजनाहरूमा सहयोग गर्छ:

1. समस्याहरूमा विद्यालयव्यापी दृष्टिकोण बनाउन ।
2. विद्यालय तथा समुदायको बीचमा पुलको काम गर्न ।
3. विद्यालय समुदाय भित्र आमाबाबु तथा अन्य सरोकारवालाहरूको सहभागितालाई प्रोत्साहित गर्न ।
4. पारदर्शी रूपमा काम गरेर र उत्तम अभ्यासहरू साझा गरेर विद्यार्थी उपलब्धि तथा प्रदर्शन बढाउने काम गर्न ।

PAC का नवनिर्वाचित सदस्यहरूलाई धन्यवाद ! कृपया अद्यावधिकहरू र दोस्रो निर्वाचनको जानकारीका लागि [PAC को वेबसाइट](#) हेर्नुहोस् ।

अर्को हप्ता, हामी प्रधानाध्यापक सल्लाहकार समितिको फोकस ग्रुप सञ्चालन गर्ने छौं । हाम्रा शिक्षक, विद्यार्थी तथा परिवारको सल्लाहकार समूहहरूले निकट भविष्यमा छलफल पनि आयोजना गर्ने छन् । म हाम्रो स्थानीय व्यापार समुदायका नेतृत्वहरूलाई अभिनन्दन गर्न पनि चाहन्छु । Superintendent Advisory Council (SCAC) उहाँहरूले बनेको छ । यी काउन्सिलहरू र उनीहरूसँगको साझेदारीले डिस्ट्रिक्टका लक्ष्यहरू हासिल गर्न महत्त्वपूर्ण हुने मूल्यवान् सुझाव प्रदान गर्छ । सहभागिता जनाएका व्यक्ति र समुदायमा सेवा प्रदान गर्ने उनीहरूको इच्छाका लागि उनीहरू प्रति म साँच्चिकै कृतज्ञ छु ।

### **नियमित रूपमा विद्यालय पुनः सुचारू गर्ने सम्बन्धमा**

विद्यालय पुनः सञ्चालन गर्ने DCSD को कोभिड-19 सम्बन्धी कार्यबलले DCSD का परिवारहरूका साथै हाम्रा विद्यार्थी तथा कर्मचारीहरूका आवश्यकताहरू तथा सरोकारका विषयहरूको बारेमा झन् राम्रोसँग बुझ्नका निम्ति फोकस ग्रुप सञ्चालन गरी नै रहनेछ । यी फोकस ग्रुपहरूद्वारा सङ्कलित प्रतिक्रियाले हामीलाई पुनः प्रवेशसम्बन्धी योजना सुधार गर्न सहयोग गर्नेछ । आफ्नो व्यस्त समयतालिकाबाट समय निकालेका तपाईंहरू धेरैलाई धन्यवाद दिन चाहन्छौं । तल दिइएको तालिकाले DCSD का विद्यालयहरूको पुनः सञ्चालनको रूपरेखा प्रदान गर्छ । फेरि पनि, कोभिड-19 फैलने जोखिम मध्यम वा न्यून भएको समयमा – 14 दिनको अवधिमा प्रत्येक 100,000 बासिन्दाहरूमा 100 जना वा कम व्यक्तिहरूमा संक्रमण देखिएको खण्डमा मात्र हामी विद्यार्थीहरूलाई विद्यालयको नियमित सिकाइमा फिर्ता गराउने छौं ।

## कोभिड-19 को वर्तमान तथ्याङ्क

फेरि पनि, विद्यालय पुनः सञ्चालन गर्ने DCSD को कोभिड-19 सम्बन्धी कार्यबलले DeKalb काउन्टी र Georgia को संक्रमणसम्बन्धी तथ्याङ्क अध्ययन गर्नका लागि दैनिक रूपमा दिउँसो 3:00 बजे पछि GDPH को वेबसाइट जाँच गर्छ । कृपया अन्तिम जानकारी हेर्नका लागि दैनिक रूपमा दिउँसो 3:00 बजे पछि <https://dph.georgia.gov/covid-19-daily-status-report> भ्रमण गर्नुहोस् ।

## खुसीको खबर

मैले धेरै शिक्षक तथा विद्यालयहरूका कारण गौरवान्वित महसुस गरेको छु, जस्तै National Blue Ribbon School को उपाधि पाएको DeKalb Early Learning Academy (DECA) । यो एउटा महत्त्वपूर्ण सम्मान हो । यो पहिचान विद्यार्थीहरूको उप-समूहमा उपलब्धिको असमानता अन्त्य गर्ने विद्यालयको समग्र शैक्षिक प्रदर्शन वा प्रगतिमा आधारित छ । म डा. Michelle Jones, प्रधानाध्यापक Edward Conner, DECA का कर्मचारी, र मुख्यतः हाम्रा विद्यार्थीहरूलाई यो उत्कृष्टताको उपलब्धि हासिल गरेकोमा प्रशंसा गर्न चाहन्छु । अरू सुखद समाचारका लागि हाम्रो [वेब कथाहरू](#) हेर्न नभुल्नुहोला !

म Lakeside Cluster Summit मा उपस्थित भएको थिए र हृदयबाट नै उनीहरूको सहकार्यतालाई कदर गर्छौं । अहिलेको समयमा उनीहरूले हाम्रा शिक्षक तथा विद्यार्थीहरूलाई कसरी सहयोग गरिरहेका छन् भनेर जानकारी गराएकोमा समितिका सदस्यहरू सुश्री. Allyson Gevertz (डिस्ट्रिक्ट 4), क्षेत्रीय सुपरिन्टेन्डेन्ट II श्री. Trenton Arnold, र प्रधानाध्यापकहरूलाई विशेष धन्यवाद छ । म विद्यार्थी सल्लाहकार समितिलाई पनि धन्यवाद दिन चाहन्छु । मैले समितिलाई अनलाइन माध्यमबाट भेट गरेको थिए र म हाम्रा विद्यार्थीहरूको उत्कृष्ट काम देख्न चाहन्छु !

यो तनावपूर्ण समयमा, विशेषगरी हामीले हाम्रो वरिपरि अशान्ति र सामाजिक असमानता देख्न सक्ने भएकाले म हाम्रो समुदायका सबैलाई लचिलो बन्नुहोस् भनेर सम्झाउन चाहन्छु । कृपया थाहा पाउनुहोस् कि DCSD का परामर्शदाता, कर्मचारी तथा शिक्षकहरू विद्यार्थी तथा उनीहरूका परिवारहरूलाई जात, विविधता र सामवेशीकरणको अफठ्यारो तथा महत्त्वपूर्ण छलफलमा मागदर्शन गर्न सहयोग गर्न सधैं तयार रहन्छ ।

स्वर्गीय John Lewis ले भन्नुभएको थियो, “समाजमा परिवर्तन ल्याउन प्रतिबद्ध र कटिबद्ध व्यक्तिको शक्तिलाई कुनै कुराले पनि रोक्न सक्दैन ।” म पूर्ण हृदयले विश्वास गर्छु कि विश्वमा अहिले र भविष्यमा परिवर्तन ल्याउनका निम्ति हामी सँगै भयौं भने हाम्रा युवा विद्यार्थीहरूलाई उपकरणहरू तथा श्रोतहरू प्रदान गर्न सक्छौं । विद्यार्थीहरूले भर्चुअल रूपमा सफलता हासिल गर्दै गर्दा आफ्नो सुझाव प्रदान गरेर र विद्यार्थीहरूलाई सहयोग गरेर हाम्रो समुदायलाई थप मजबुत बनाउनु भएकोमा तपाईंलाई धन्यवाद ।

तपाईंको #1 प्रशंसक,

Cheryl Watson-Harris